

लैना पाडा संरक्षण कार्यक्रम संचालन कार्यविधि ,२०७९

गाउँ कार्यपालिकाबाट स्वीकृत मिति:

प्रस्तावना: गाउँपालिकालाई दुधमा आत्मनिर्भर बनाउन र पशुपालनका माध्यमद्वारा कृषकहरूको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले व्यवस्था गरिएको लैना पाडा संरक्षण कार्यक्रम सञ्चालनलाई थप व्यवस्थित गराउन बाञ्छनीय भएकाले,

बरेड गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी गाउँ कार्यपालिकाले देहायको कार्यविधि बनाई लागु गरेको छ ।

परिच्छेद -१

प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ :

- यो कार्यविधिको नाम " लैना पाडा संरक्षण कार्यक्रम संचालन कार्यविधि, २०७९ " रहेको छ ।
- यो कार्यविधि तत्काल प्रारम्भ हुनेछ ।

२. परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा :

- कार्यपालिका भन्नाले बरेड गाउँ कार्यपालिका सम्झनु पर्दछ ।
- " कार्यालय " भन्नाले बरेड गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनुपर्छ ।
- " शाखा " भन्नाले बरेड गाउँपालिकाको पशु सेवा शाखा सम्झनुपर्छ ।
- " कार्यविधि " भन्नाले लैना पाडा\पाडी संरक्षण कार्यक्रम संचालन कार्यविधि,२०७९ लाई सम्झनुपर्छ ।
- लैना पाडा भन्नाले बरेड गाउँपालिका भित्रका कृषकहरूका भैंसीका ६ महिना सम्मका पाडा वा पाडी लाई सम्झनु पर्दछ ।

३. उद्देश्यहरू :

- दुधालु गाई\भैंसीको लैनो अवस्थामा थप स्याहार सुसार र पोषणको माध्यमबाट दुध उत्पादनमा वृद्धि गर्ने ।
- पाडापाडीहरूको मृत्यु दर कम गरी उच्च वृद्धिदर, तौल तथा गुणस्तर कायम गर्ने ।
- स्थानिय जातका गाईभैंसीका पाडापाडीहरूको संरक्षण गर्ने ।
- पाडापाडीहरूको संरक्षण गरी भविष्यमा माउ गाईभैंसी तथा प्रजनन् र मासुको लागि प्रयोग गर्ने ।

४. कार्यक्रम सञ्चालन हुने स्थान : यो कार्यक्रम बरेड गाउँपालिका अन्तर्गत ५ वटा वडाहरूमा एकै साथ सञ्चालन हुनेछ ।

५. कार्यक्रमको अवधि : यो कार्यक्रमको अवधि १ बर्षको हुनेछ र आवश्यकता अनुसार बिस्तार गर्न सकिने छ ।

६. कार्यक्रम सञ्चालन प्रक्रिया :

- यस कार्यक्रममा सहभागी हुनको लागि कम्तिमा ६ महिना सम्म पाडापाडी पालेको हुनुपर्ने छ ।
- पाल्दै अएको पाडापाडीको अनिवार्य रूपमा वडा कार्यालयमा पाडापाडीको १ प्रति फोटो र पशु धनिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित दर्ता गराउनु पर्ने छ । दर्ता नभएका पाडापाडीहरूलाई यस कार्यक्रममा सहभागी गराइने छैन ।
- पाडापाडी वडा कार्यालयमा दर्ता गर्दा अनुसुचि —१ बमोजिम दर्ता कार्ड भर्नुपर्दछ। जसमा पशु सेवा शाखा अन्तर्गतका प्राविधिकहरू र सम्बन्धित वडाका प्रतिनिधिले प्रमाणित गर्नेछन्। सो अनुसूचीको १ प्रति सम्बन्धित वडा कार्यालयमा समेत राख्नु पर्नेछ ।
- वडा कार्यालयमा दर्ता भएका पाडापाडीका उपर पशु सेवा शाखाबाट पटक पटक अनुगमन हुनेछ ।
- यदि अनुगमनको क्रममा वडा कार्यालयमा दर्ता भईसकेका तर पाडापाडी नभएको पाईएमा त्यस्ता पाडापाडीको भुक्तानी गरिने छैन ।
- पाडापाडीको भुक्तानी लिने बेलामा अनिवार्य रूपमा दर्ता कार्ड सहित पशु धनी आफै उपस्थित हुनुपर्ने छ ।
- प्रत्येक चौमासिकको अन्त्यमा पशु सेवा शाखा मार्फत वडा कार्यालयमा गई पाडापाडीको भत्ता वितरण गरिने छ वा सम्बन्धित वडाका कुनै कर्मचारीहरूले पेशकी लिई कार्यक्रम कार्यान्वयन गर्न पनि सकिनेछ ।
- पाडापाडी को भत्ता वितरण भए पश्चात पनि शाखाबाट पटक पटक अनुगमन गरिने छ । यदि भत्ता बुझिसकेपछि पाडापाडी नभएको अवस्थामा प्रदान गरिएको रकम फिर्ता लिनुको साथै कानुन बमोजिम दण्डित गरिने छ ।
- पशु सेवा शाखाले अनुसूची -२ को ढाँचामा पाडा\पाडी अभिले पुस्तिका बनाई राख्नु पर्नेछ ।

(नोट: तेस्रो चौमासिकको हकमा आर्थिक वर्षको समाप्तीको समय भएको हुदा पाडापाडी जन्मेको मितिलाई आधार मानी आर्थिक वर्षको अन्तिम दिन सम्म लागु हुनेछ ।)

७. कार्यक्रमको आर्थिक मापदण्ड:

यस कार्यविधीमा पाडापाडीहरूलाई वडा कार्यालयमा दर्ता गराईसकेपछि पशु सेवा शाखाबाट अनुगमन गरी अनुगमन प्रतिवेदनका आधारमा आफ्नै भैसी भएमा प्रति पाडापाडी रु १,००० का दरले र अरु व्यक्तिको भैसीको पाडा पाडी ल्याई पालेको भएमा प्रति पाडा पाडी रु २०००। भत्ता प्रदान गरिने छ। यसरी प्रदान गरीएको भत्ताबाट पाडापाडीको लागि भिटामिनहरू तथा परजिवी विरुद्धका औषधीहरू खुवाउनु पर्ने छ ।

८. अनुगमन मुल्यांकन सम्बन्धी व्यवस्था:

यस कार्यक्रमका लागी वडा कार्यालयमा दर्ता भएका पाडापाडीको दर्ता उपर पशु सेवा शाखाबाट अनुगमन गरिने छ ।

९. प्रतिवेदन सम्बन्धी व्यवस्था: यस कार्यक्रम अन्तरगत लाभ प्राप्त गर्ने कृषक, पाडा पाडीको विवरण सहित एकीकृत प्रतिवेदन चौमासिक रूपमा पशु सेवा शाखाले गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्नु पर्नेछ ।

१०. संशोधन तथा खारेजी :

यो कार्यविधि कार्यपालिकाले आवश्यकतानुसार संशोधन तथा खारेजी गर्न सक्नेछ ।

अनुसूची —१

पाडापाडी दर्ता कार्ड

क) पशुधनिको नामथर :

ख) सम्पर्क नं :

ख) ठेगाना :

घ) पशुको जात:

गाई	भैसी

ड) पाडापाडीको प्रकार

बाच्छा	बाच्छी	पाडा	पाडी

ड) पाडापाडी जन्मेको मिति :

२०७९/ / गते

च) पाडापाडीको संरक्षण भत्ता प्राप्त गर्ने मिति :

२०७९/ / गते

पशु सेवा शाखाको तर्फबाट

वडा कार्यालयको तर्फबाट

नाम:—

नाम:—

पद:—

पद:—

हस्ताक्षर:—

हस्ताक्षर:—

मिति:—

मिति:—

अनुसूची-२

पाडा\पाडी अभिलेख पुस्तिकाको ढाँचा

आर्थिक वर्ष:

क्र. सं.	कृषकको नाम	ठेगाना	पाडा\पाडी जन्मेको मिति	पाडा\पाडीको प्रकार	संख्या	भत्ता प्राप्त गरेको मिति	बुझेको रकम	सम्पर्क नं	कृषकको हस्ताक्षर

तयार गर्ने:

प्रमाणित गर्ने: